

## 第 12 課 10 分ぐらい遅刻しそうです

### 目標

तपाईं कारण सहित आफ्नो ढिलाइ रिपोर्ट गर्न सक्नुहुन्छ।

### 会話

स्टोर प्रबन्धक : कल गर्नुभएकोमा धन्यवाद। म निकोनिको स्टोरबाट सातो हो।

कर्मचारि : नमस्ते, म ज्यान हो, पार्ट टाइम कर्मचारि हो।

स्टोर प्रबन्धक : ज्यानजी, के भयो? तपाईं 5 बजे देखिको आफ्नो शिफ्टमा आउनु हुन्छ  
नी?

कर्मचारि : हजुर हो तर... वास्तवमा, म अहिले टोकियो स्टेसनमा छु, तर दुर्घटनाका  
कारण रेल रोकिएको छ...

स्टोर प्रबन्धक : हेर, समस्या भएछ।

कर्मचारि : त्यसोभएर, कि म अलि ढिलो हुनेछु।

स्टोर प्रबन्धक : बुझे। सम्पर्क गर्नु भएकोमा धन्यवाद। त्यसोभए तपाईं कुन समयमा  
आउन सक्नुहुन्छ जस्तो लाग्छ?

कर्मचारि : ओह, एक मिनेट पर्खनुहोस्। म स्टेशन स्टाफलाई सोध्छु।

कर्मचारि : हेलो, स्टेशन स्टाफ भन्यो कि चाँडै फेरि गाडी चल्नेछ । तर म लगभग  
१० मिनेट ढिलो हुनेछु जस्तो देखिन्छ।

स्टोर प्रबन्धक : बुझे। यहाँ ठीक छ, कृपया सावधान रहनुहोस्।

कर्मचारि : धन्यवाद। म असुविधाको लागि माफी चाहन्छु, तपाईंको समझको लागि  
धन्यवाद। मलाई माफ गर्नुहोस्।

स्टोर प्रबन्धक : हस। मलाई माफ गर्नुहोस्।

### ことば

シフト シフト 実 は वास्तवमा 駅員 स्टेशन कर्मचारी

運転再開する ड्राइभिड पुनः सुरु गर्नु 遅刻(する) ढिलो हुनु

失礼します माफ गर्नुहोस् 長引く लामो पंक्चर टायर पन्चट हुनु

聞き取る सुन्नु 現在 वर्तमान 状況 स्थिति 情報 जानकारी